




मालिका गाउँपालिकाको नवौँ गाउँसभा

आर्थिक बर्ष २०७८/०७९ को

बजेट तथा कार्यक्रम



मालिका गाउँपालिका
म्याग्दी

२०७८ साल असार १० गते

आ.व. ०७८।७९ को वार्षिक बजेट तथा कार्यक्रम

श्री सभाध्यक्ष ज्यू,

एवं सम्पूर्ण सभासद ज्यूहरु,

करीब दुई दशक लामो समय सम्म जनप्रतिनिधी विहिन शासन व्यहोरेको नेपाली जनताले आफैले निर्वाचित गरेका जनप्रतिनिधीहरु मार्फत स्थानीय सरकार संचालन गर्दै आएको करीब चार वर्ष बित्न लागेको छ । २०७४ साल स्थानीय तह निर्वाचन पश्चात हामीले यो अभुतपूर्व अवसर प्राप्त गरेका छौं । यसै सन्दर्भमा हामीलाई मालिका गाउँपालिकाको नेतृत्व अर्थात् मालिका गाउँपालिकाको स्थानीय सरकार सम्हाल्ने सूवर्ण अवसर प्राप्त भएको छ । हामीले हाम्रो क्षमताले भ्याए सम्म जनताको अभिभावन र सेवक भएर काम गर्ने प्रयत्न र जमर्को गरिरहेको सबै सामु विदितै छ । जनक्रान्तिका माध्यमबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक युग ल्याउन आफ्नो अमूल्य जिवन बलिदान दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति सम्मान व्यक्त गर्दै सर्वप्रथम त म यस गाउँपालिकाको विभिन्न ठाउँबाट तथा नेपालको विभिन्न आन्दोलनका विभिन्न कालखण्डका सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । राजनीतिक तथा सामाजिक आन्दोलनका घाइते योद्धा, बेपत्ता नागरिकहरु र नेपालको लामो राजनीतिक आन्दोलनका अग्रज योद्धाहरु प्रति म उच्च सम्मान व्यक्त गर्न चाहन्छु । कोभिड १९ महामारीका कारण मानव जाती माथि शताब्दी कै सबैभन्दा संकट परेको छ । महामारीबाट लाखौं मानिसहरुले ज्यान गुमाई सकेका छन् भने लाखौं सङ्क्रमित छन् । यस महामारीबाट सङ्क्रमित भई नेपाल भित्र वा बाहिर ज्यान गुमाउनुहुने नेपाली तथा अन्य मित्रराष्ट्रका नागरिकहरुका शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उपचाररत सम्पूर्ण ब्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । जोखिमपूर्ण परिस्थितीमा अग्रपङ्क्तिमा रहेर सेवा गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, पत्रकारलगायत सम्पूर्ण राष्ट्रसेवकहरुको उच्च कदर गर्दछु, महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा योगदान पु-याउनुहुने संघ, प्रदेश, र स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, निजी तथा व्यावसायिक क्षेत्र, सञ्चार र कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा रकम तथा स्वास्थ्य र राहत सामग्री उपलब्ध गराउने सबैलाई धन्यवाद दिन चाहन्छु । कोभिड — १९ महामारी तथा अन्य विपदका कारण उत्पन्न हुन सक्ने खाद्य संकट आउन नदिन, रोजगारी गुमाउन पुगेकाहरुको जीविकोपार्जनको आधार तयार गर्न तथा रोग नियन्त्रणसँगै विकास गतिविधिलाई चलायमान बनाउने उद्देश्य अनुरूप नै यो बजेट यस सम्मानित सभा समक्ष प्रस्तुत गरेकि छु ।

हामी जनप्रतिनिधि समक्ष मालिका गाउँपालिकाबासीले अनगिन्ती विकास र समृद्धि प्रतिको चाहाना र अपेक्षाहरू राखेका छन् र त्यो पुरा गर्ने दायित्व हाम्रै काध माथि आएको छ । नेपाली जनताले द्वन्दको चपेटाबाट शान्ति स्थापना हुँदै सामाजिक रुपान्तरणको बाटोमा लम्किने अवसर आएको महशुस गरेको हुनाले जनप्रतिनिधि समक्ष जनताले असिमित अपेक्षा राख्नु स्वभाविक पनि छ र नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पश्चात जारी भएको संविधान र संविधानले व्यवस्था गरे अनुसारको राज्य पुर्नसंरचना भएको छ । तिन तहको सरकारको गठन भएको छ । यि तिन तहका सरकारहरू मध्ये जनतालाई नजिकको सरकारको अनुभुति दिलाउनुका साथै जनताहरूको प्रत्यक्ष पहुँचमा भएको सरकार बनेको नै यहाँको सन्दर्भमा मालिका गाउँपालिका हो । नयाँ युगमा प्रवेश गरेको नेपालको नयाँ संविधान, नयाँ संरचना अनुसारको नयाँ सरकार भएको कारण नयाँ कार्य अनुभवका साथ कार्य सम्पादन गर्नु निकै चुनौतिमय नै बनेको छ ।

अब हामी जनप्रतिनिधि मार्फत विकास समृद्धिको थालनी हुनेछ भनेर आशा र भरोसाका साथ गाउँपालिकाबासी जनताहरूले हेरी रहेका छन् । हामी पनि चाडै नै परिवर्तनको महशुस गाउँपालिकाबासी सामु दिलाउन विभिन्न प्रयासहरू गरी रहेका छौ । यद्यपि हामीसँग भएको श्रोत र साधन हाम्रो विकास प्रति चाहान र गाउँपालिकाबासीहरूको अपेक्षा बिच तालमेल मिल्न सकेको छैन । हाम्रो अभिलासा, जनताको अपेक्षा धेरै ठुलो छ भने हामीले लगानी गर्ने आर्थिक श्रोत ज्यादै कम छ ।

पर्याप्त बजेट नहुनु, स्थानीय सरकार संचालन गर्न पर्याप्त ऐन कानून बनिन सक्नु जस्ता जटिलता हामीले भोग्नु परि रहेकै थियो । सम्पूर्ण कामको संस्थागत सुरुवाती थालनी हामी आफैले गर्नु परेको थियो । यो महत्वपूर्ण ऐतिहासिक संस्थापक जिम्मेवारीलाई हामीले सुवर्ण अवसरको रुपमा ग्रहण गर्दै जनताको थप विश्वास जित्न सक्ने जनप्रिय वातावरण निर्माण गर्दै अधिकतम विकासको लागि पहल र प्रयत्न गरिरहेकै थियौ तर गत आ.व. देखि अचानक कोरोनाको कारण देखा परेको विसम र विकराल परिस्थितिले हाम्रो विकास र परिवर्तनको यात्रामा केहि नमिठो धक्का पुऱ्याएको छ र केहि हाम्रा अत्यन्तै प्राथमिकताका कार्यक्रमहरूलाई पनि थाति राखेर मालिकाबासी दाजुभाई, दिदिबाहिनीहरूलाई कोरोनाबाट बचाउन तर्फ ध्यान मोड्नु पर्ने परिस्थिति सृजना भएको छ । त्यसैले कोरोना भाइरसबाट तमाम मालिकाबासीलाई मुक्त गराउँदै यसबाट उत्पन्न विकराल त्रासदिको अन्त्य गर्दै तमाम जनताको जनजीवनलाई सामान्य बनाउने र पुनः विकासका

क्रियाकलापहरूलाई र आर्थिक क्रियाकलापहरूलाई पुनर्जिवन दिने तर्फ विशेष ध्यान दिनुपर्नेछ ताकि आउदो नेतृत्व पुस्ताका लागि हामी अनुकरणीय पुर्वज बन्न सक्छौ ।

- ❖ त्यसैले हामीले यस वर्ष गाउँपालिकावासीलाई कोरोनाबाट सृजित भय र त्रासबाट मुक्त गराउन हर तरहले पहल र प्रयत्न गरिनुपर्दछ ।
- ❖ गाउँपालिकावासीसँग विभिन्न कार्यक्रमका मार्फत सम्पूर्ण गाउँवासीसँग भेटघाट तथा निकटताको सम्बन्ध राख्ने कार्य अझै सुदृढ र व्यवस्थित गर्दै लग्नु पर्दछ ।
- ❖ सम्पन्न भएका उत्कृष्टआयोजनाहरूलाई पुरस्कृत गर्नुपर्छ । गाउँपालिकाको गौरवको आयोजनाको रूपमा ठूला र ठोस आयोजना संचालनको थालनी गर्नुपर्दछ ।
- ❖ अब हामी गाउँ विकास गुरुयोजना, उद्यम विकास गुरुयोजना, कृषि विकास गुरुयोजना लगायतका विषयमा विस्तृत रणनीति बनाएर अघि बढ्नुका साथै गाउँपालिकाको प्रोफाइललाई डिजिटलाईज गरिनुपर्दछ ।
- ❖ कोरोनाको कारण वैदेशिक रोजगारीबाट स्वदेश फर्कने र यहि रहेका युवा बेरोजगार जनशक्तिलाई अधिकतम रोजगी मिल्ने तथा स्वरोजगार सृजना गर्ने खालको कार्यक्रमहरू संचालन गरिनुपर्दछ ।
- ❖ हाम्रा योजना तथा कार्यक्रमहरूमा अनियमितता तथा लापरवाही हुन सक्ने संभावनालाई ख्याल गरी हामी जनप्रतिनिधीको तर्फबाट सशक्त अनुगमन गरौ, दिगो भरपर्दो तथा गुणस्तरीय कार्य सम्पादन तथा सेवा प्रवाहको लागि पहल र प्रयत्न गरौ ।

श्री सभाध्यक्ष ज्यू,

एवं सम्पूर्ण सभासद ज्यूहरू,

राज्यको पुर्नसंरचनासँगै नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम जनताको सबैभन्दा नजिकको सरकारको रूपमा प्रत्यक्ष सरकारका उल्लेखित विषयहरूलाई सम्बोधन गर्नका लागि गाउँपालिकाबाट घोषित लक्ष्य र उद्देश्यका साथ मालिकावासीबाट प्राप्त भएको जिम्मेवारीलाई इमान्दारिता पूर्वक पूरा गर्न यस गाउँपालिकाको दिर्घकालीन भिजन बनाई पालिकाको विकासका लागि योजना तथा कार्यक्रमहरू तय गर्दै कार्यान्वयन गर्दै आईरहेको सन्दर्भमा गत चालु आ.व. २०७७।७८ मा भए गरेका मुख्य मुख्य उपलब्धिहरूलाई संक्षेपमा प्रस्तुत गर्न चाहान्छु ।

(क)पूर्वाधार विकास अन्तर्गत

१. सडक निर्माण तर्फ

चालु आ.व.२०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस मालिका गाउँपालिका भित्र रहेका विभिन्न वडाहरूमा गौरवका योजना लगायत अन्य साना मोटर बाटो गरि जम्मा २३ वटा मोटर बाटोहरू सम्पन्न भई अन्तिम भुक्तानी भईसकेको छ जसमा १७.५ कि.मी. नयाँ सडक ट्रयाक निर्माण, ६०० मी. सडक स्तरोन्नति, १५० मी. बाटो ढलान, ८० मी. निर्माणाधिन, ७.कि.मी. सिडि निर्माण तथा स्तरोन्नति, १ वटा कल्बोर्ड पुल निर्माण भएको छ भने विभिन्न वडाहरूमा जम्मा ११ वटा पदमार्ग एवं गोरेटो बाटो, ३ वटा ढल निकासका योजनाहरू सम्पन्न भई अन्तिम भुक्तानी समेत भईसकेको छ । बाँकी योजना तथा कार्यक्रम यसै वर्ष सम्पादन हुनेछन् ।

२. भवन निर्माण तर्फ:

गाउँपालिकाको प्रशासनिक भवनको अभाव एवं समस्या रहेकोले वडा कार्यालय भवन वडा नं. ३ को वडा कार्यालय भवन निर्माणाधिन अवस्थामा रहेको, डाडागाउँ स्वास्थ्य ईकाई भवन हाल निर्माण गर्ने चरणमा रहेको, छ भने खोप केन्द्रहरूको लागि २ वटा खोप केन्द्र भवन निर्माण भईसकेको छ, २ वटा विद्यालय भवन निर्माण, २ वटा वास शौचालय निर्माणको चरणमा गरिएको, त्यस्तै गाउँपालिकाका विभिन्न वडाहरूमा आमा समूह, सामुदायिक भवनहरू जम्मा ५ वटा सम्पन्न भई अन्तिम भुक्तानी भईसकेको छ । विद्यालय, मन्दिर, चर्च, खेलमैदानमा घेराबार गरिएको, सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत संघीय सरकार मार्फत प्राप्त रु १३०००००।- बजेटबाट सुरक्षित नागरिक आवास कार्यक्रमबाट लाभान्वित भएका छन् ।

३. खानेपानी तर्फ:

चालु आ.व.२०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका भित्र हालसम्म ६ वटा साना खानेपानी योजनाहरू सम्पन्न भई अन्तिम भुक्तानी भईसकेको छ भने एक घर एक धारा कार्यक्रम अभियानको रूपमा संचालन भएको देविस्थान र दरबाड खानेपानी आयोजनालाई यस गाउँपालिकाको गौरवको आयोजना रूपमा निर्माण गर्नका लागि संघीय आयोजना कार्यालयसँग आवश्यक समन्वय गरि बहुवर्षीय आयोजनामा संचालन गरि समयमानै सम्पन्न गर्ने पहल गरिएको छ ।

४. पर्यटकिय पुर्वाधार तथा कार्यक्रम तर्फ

संघीय सरकारबाट मालिका मन्दिर संरक्षण कार्य, प्रदेश सरकारबाट दुरुलेक पदमार्ग निर्माण, पिकनिक स्पोट योजना हाल निर्माणाधिन अवस्थामा रहेको छ भने गाउँपालिकाको कार्यालयबाट वडा नं. ६ मा चौकी मन्दिर, शिवलाय मन्दिर निर्माण एवं निर्माणाधिन अवस्थामा रहेको छ ।

५. श्रम तथा रोजगार तर्फ

आ.व.२०७७/७८ मा प्राधनमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि रुपान्तरण परियोजना अन्तर्गत जम्मा ३५ वटा योजना मध्ये २७ वटा पदमार्गहरू ५ वटा सडक सोलिड १ वटा सामुदायिक भवन निर्माण र २ वटा विद्यालय तथा विद्यालय खेलमैदान संरक्षण सम्पन्न भएको छ। ती योजनाहरूबाट ३६६ जना सूचिकृत बेरोजगारहरूले रोजगार प्राप्त गरेका छन् ।

ख) आर्थिक विकास अन्तर्गत

१. कृषि तर्फ:-

चालु आ.व.२०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मालिका गाउँपालिका भित्र रहेका कृषकहरूलाई च्याउ खेतीका लागि ४ वटा प्लाष्टिक टनेल निर्माण तथा च्याउको बिउ वितरण, ७५ प्रतिशत अनुदानमा ५६० किवि विरुवा वितरण, तरकारी खेतीका लागि बन्दा, काउली, ब्रोकाउली, धनिया, केराउ र प्याजको बिउ वितरण, सुन्तला काटछाटका लागि आवश्यक औजारहरू भन्दा ७ वटा, स्प्रेयर ३१ वटा, सिकेचर २५ वटा र आरा २५ वटा वितरण गरिएको छ ।

२. पशु सेवा तर्फ:-

मालिका गाउँपालिकामा चालु आ.व. २०७७।७८ मा पशु सेवा अन्तर्गत मालिका गाउँपालिका भित्र रहेको पशुपंक्षीहरूको तथ्याङ्क संकलन गरिएको, ११ जना कुखुरा पालन व्यवसायीहरूलाईका लागि ३१२५ वटा चल्लाहरू ७५ प्रतिशत अनुदानमा वितरण गरिएको साथै १९ जना कुखुरा पालनका कृषकहरूलाई ३ दिने व्यवसायिक कुखुरा पालन तालिम सम्पन्न गरिएको, पशुपंक्षीहरूको औषधी गरिद गरि निःशुल्क वितरण गरि ९९८९ पशुपंक्षीहरूको उपचार गरिएको, १९ वटा कुकुरहरूलाई रेविजको खोप लागउने कार्य भएको, प्रयोगशाला सेवा अन्तर्गत १६६ वटा पशुपंक्षीहरूको उपचार गरिएको, ५०४ वटा पशुहरूको बिमा गर्ने कार्य सम्पन्न भएको साथै विभिन्न फर्म दर्ता, समुह दर्ता तथा अन्य पशु सेवा सम्बन्धि सिफारिस गर्ने कार्यहरू भएको छ ।

ग. सामाजिक विकास अन्तर्गत

१. शिक्षा तर्फ:-

शिक्षा ससर्त कार्यक्रम एवं पुन निर्माण प्राधिकरणबाट मालिका गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरू आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म पूर्ण भैसकेको साथै हाल संरचना बन्दै गरेको सम्पूर्ण तथ्याङ्कहरू २ कोठे भवन जम्मा ९ वटा, ३ कोठे भवन जम्मा ५ वटा, ८ कोठे जम्मा १० वटा, शौचालय जम्मा १५ वटा, खानेपानी ट्याङ्की धारा जम्मा ५ वटा, मर्मत संभार संरचना १२ वटा सम्पन्न भएको छ भने १ वटा विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण, १ वटा विद्यालयमा कम्प्यूटर प्रयोगशाला निर्माण, १ वटा विद्यालयमा पुस्ताकालय निर्माणको निर्माण भएको छ भने राष्ट्रपति शैक्षिक सुधार

कार्यक्रम अन्तर्गत यस गाउँपालिकामा प्राप्त कुल बजेट रु ९३,००,०००।— बाट देउराली आ.वि., शिव आ.वि. र सिद्धार्थ मा.वि. विद्यालय कक्षाकोठा निर्माण (२ कोठे भवन), विद्यालय शैक्षिक सिकाई सामग्री उपलब्धी अभिवृद्धि अन्तर्गत भगवती आ.वि., मालिमका आ.वि., जनजागृति आ.वि. र राष्ट्रिय मा.वि.मा, विद्यालय शिक्षामा नविन प्राविधिक प्रवर्द्धन अन्तर्गत निस्कोट मा.वि. र अमरज्योती मा.वि. लाभान्वित भएका छन् भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट मलिका गाउँपालिकामा थप हुन आएका ७ वटा प्रावि तहका दरबन्दीहरू शून्य दरबन्दी भएका विद्यालयहरू र प्रस्तावित माध्यमिक विद्यालयहरूमा वितरणको काम भएको र मालिका गाउँपालिकामा पहिलो चरणको दरबन्दी मिलान कार्य सम्पन्न भएको छ । चालु आ.व.२०७७/७८ का लागि गाउँपालिकाको कार्यालयबाट विनियोजित बजेटबाट ८ वटा विद्यालयहरूमा घेराबार, ग्राउण्ड मर्मत, व्यवस्थापनको कार्य सम्पन्न भएको छ ।

२. स्वास्थ्य तर्फ:-

नियमित राष्ट्रिय कार्यक्रम तर्फका पोषण सम्बन्धी कार्यक्रम, पोषण, क्षयरोग, दादुरा, खोप, आमा सुरक्षा कार्यक्रम जस्ता सम्पन्न, स्थायी बन्ध्याकरण (मिनिल्याप) शिविर संचालन गरिएको, VIA जाँच, आवश्यकता अनुसारका औषधी तथा स्वास्थ्य सामग्रीहरूको नियमित आपूर्ती गरिएको, आयुर्वेद अन्तर्गत पालिका स्तरिय नागरिक आरोग्य केन्द्र स्थापना गरि सेवा उपलब्ध गराईएको, कोभिड-१९ सँग जुध्न आन्तरिक लकडाउन, क्वारेन्टाईन केन्द्र स्थापना तथा संचालन, प्रचार प्रसार तथा प्रवर्धनात्मक कार्यक्रमहरू, क्वारेन्टाईनमा राख्ने, आईसोलेसनमा राख्ने, पिसिआर तथा एन्टिजेन्ट टेस्ट गर्ने, स्वास्थ्य तथा सुरक्षात्मक (माक्स, पन्जा, साबुन, थर्मगन, पिपिई, अक्सिमिटर, थर्मामिटर, कन्सन्टेटर मेसिन लगायतका) सामग्रीहरू वितरण गरिएको, नेपाल सरकारद्वारा तोकिएको वर्ग र उमे समूहका व्यक्तीहरूलाई खोप लगाईएको, आधारभूत तथा आकस्मिक सेवाका लागि औषधी र स्वास्थ्य सुरक्षा सामग्री (पि.पि.ए बाहेक) खरिद गरिएको, क्षयरोगका जोखिमयुक्त जनसंख्यामा सक्रिय क्षयरोग खोजपोडताल कार्यक्रम गरिएको, कोभिड-१९ लगायत विभिन्न महामारीजन्य रोगहरूको रोकथाम, नियन्त्रण तथा निगरानीका लागि सरोकारवालाहरूसँग अन्तरकृया गरि स्वास्थ्यकर्मी परिचालन गरिएको, क्षयरोग संक्रमण नियन्त्रणका लागि प्रयोगशालामा आवश्यक सामग्रीको मर्मत संभार तथा परिवर्तन गरिएको, पालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूको मासिका सूचना संकलन, भेरिफिकेसन एवं गुणस्तर सुधार साथै चौमासिक र वार्षिक समीक्षा गरिएको, पोषण सम्बन्धी कार्यक्रम गरिएको, विद्यालय स्वास्थ्य शिक्षा, आमा समूह तथा पालिका स्तरिय स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तन प्रवर्द्धन अभियान संचालन गरिएको, मातृ तथा शिशु कार्यक्रम संचालन गरिएको, मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, न्यानो झोला र निशुल्क गर्भपतन कार्यक्रम संचालन गरिएको, राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रम गरिएको, स्थानीय तह भित्रका स्वास्थ्यकर्मीहरू, म.स्वा.स्व.से.का.का लागि आधारभूत तथा आकस्मिक सेवा अन्तर्गत आँखा, नाक,कान,घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्राथमिक

उपचार बारे अभिमुखिकरण तथा तालिम संचालन गरिएको, समुदायमा आधारित नवजात शिशु तथा बालरोग एकिकृत व्यवस्थापन कार्यक्रम समिक्षा तथा स्वास्थ्य संस्थाहरूमा Onside coaching संचालन गरिएको छ। हाल विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरससँग बच्नका लागि यस गाउँपालिका भित्र स्वास्थ्य सम्बन्धी ११२ जनालाई पि.सि.आर.र २७० जनालाई एन्टिजेन्ट विधि मार्फत कोरोना परिक्षण गरिएकोमा ९९ जना पोजेटिभ देखिएका र ९७ जना संक्रमण मुक्त भई हालको मितिमा जम्मा २ जना मात्र कोरोना संक्रमित रहेको छ भने संक्रमित बिरामीहरूलाई होमआईसोलेसनमा जनप्रतिनीधि, स्वास्थ्यकर्मीहरूद्वारा समय समयमा स्वास्थ्य परिक्षण, भेटघाट एवं हौसला प्रदान गरिएको छ ।

३. अन्य तर्फ:-

चालु आ.व.२०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस गाउँपालिका भित्र विभिन्न वडाहरूमा बस्ती संरक्षण, क्लवका खेलमैदान निर्माण, शौचालय निर्माण, तटबन्धन निर्माण विद्यालय संरक्षण लगायतका योजनाहरू सम्पन्न भएको छ । गत आ.व.२०७६/७७ मा यस कार्यालय, मिलन म्याग्दी र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम पोखराको सहकार्यमा संचालित ५ वटा झोलुङ्गे पुलहरू यसै वर्षमा सम्पन्न सम्पन्न हुनेछन् । त्यस्तै विद्युतिय ठेक्का प्रणालीद्वारा ४ वटा योजनाहरू संचालनमा रहेको छ। त्यस्तै कार्यक्रम तर्फ उपाध्यक्षसँग कानूनी साक्षरता तथा हिंसा न्यूनिकरण अन्तर्गत हाल यस गाउँपालिका भित्र औषध दुर्व्यसनी एवं लागु पदार्थ ओसारपसारमा घटेका घटनाहरूलाई मध्यनजर गर्दै गाउँपालिका भित्र रहेका माध्यमिक एवं आधारभूत विद्यालयहरू अध्ययनरत विद्यार्थी लगायत अभिभावकहरूलाई लागु पदार्थ दुर्व्यसनी, साईबर क्राईम, बालविवाह सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको छ। त्यस्तै गाउँपालिकाको स्वास्थ्य सम्बन्धी कार्यक्रम अनुसार सुनौला हजार दिनका आमाहरूलाई पोषण कार्यक्रम अन्तर्गत गर्भवती र बच्चाको आमा भएको समयमा पोषणयुक्त खानेकुरा खानुपर्छ र कुपोषणबाट बच्न जानकारी दिने उद्देश्यले गर्भवती महिलाहरूलाई अण्डा र क्याल्सियम वितरण गरिएको छ । घ वर्गका निर्माण व्यवसायीहरूलाई ईजाजत पत्रदिने प्रक्रियामा रहेको छ भने विभिन्न वडाहरूमा कृषक, पशुपालक समूह जम्मा ३४९ वटा व्यवसाय दर्ता भएको, सामाजिक सुरक्षा तथा पंजिकरण अन्तर्गत मिति २०४९ साल देखि वडा कार्यालयमा दर्ता भएका २३३५९ जनाको व्यक्तीगत घटना दर्ताको विवरण अनलाईन प्रणाली (डिजिटलाईजेशन) को माध्यमबाट अभिलेख व्यवस्थापन प्रविष्टि तथा अद्यावधिक गरिएको छ भने ३१४३ जना लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीमा प्रविष्ट गरि भत्ता वितरण गरिएको छ। गाउँपालिकामा न्यायिक समिति गठन भई छुट्टै न्यायिक ईजलास कक्षको व्यवस्था गरिएको, यस आर्थिक वर्षमा न्यायिक समिति मार्फत १४ वटा मुद्दाहरू मेलमिलाप गरिएको छ।

घ) कोभिड-१९ को प्रभाव अन्तर्गत

विश्वव्यापी रूपमा फैलिईरहेको कोभिड-१९ को प्रभावबाट सुरक्षित रहन र नियन्त्रण गर्नका लागि नेपाल सरकारबाट मिति २०७८।०१।२७ गते देखि दोस्रो लहरको लकडाउन शुरु भयो सो समयमा पालिकाबासीहरूको स्वास्थ्यलाई दृष्टिगत गरि संक्रमितहरूलाई उपचारको लागि पालिकाको केन्द्र दरबाडमा २० शैयाको अस्थायी कोभिड अस्पताल तयार गरिएको, दिर्घरोगी बिरामीका लागि निजहरूको खर्चमा घर घरमा औषधीको उपलब्धता, PCR, एन्टिजेन्ट परिक्षणका लागि यातायातको व्यवस्था, बिरामीहरूको औषधी उपचारका लागि अस्पतालसम्म जान र अति आवश्यक कार्यका लागि अन्य ठाउँमा जानको लागि स्थानीय प्रशासनसँगको सामन्वय र सहजिकरणमा निजहरूको आवतजावतलाई सहजिकरण तुल्याईएको, ग्रामिण भेगहरूमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनका लागि स्वास्थ्य सुरक्षा सम्बन्धी प्रचार प्रसार गरिएको, गाउँपालिका अन्तर्गतका प्रत्येक घरहरूमा जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयं सेविका र टोल विकास समितिको प्रतिनिधी सहितको उपस्थितिमा कोभिड-१९ बाट बच्ने उपायहरूको बारेमा जानकारी दिई संक्रमित घरपरिवारलाई सान्त्वनादिई मनोबल बढाउने कार्य गरिएको कोभिड महामारीको प्रभावसँग आर्थिक तथा सामाजिक विकास निर्माणका कार्यहरूमा केही अवरोध आउँदा आउँदै पनि गाउँपालिकाका स्थानीय स्रोत साधन प्रयोग गरि आयोजनाहरू सम्पन्न गरिएको व्यहोरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु र उक्त आयोजनाहरू सम्पन्न गर्न यहाँहरूले खेलेको भूमिका प्रति हार्दक आभार एवं धन्यवाद व्यक्त गर्न चाहन्छु । कोभिड-१९ को प्रभाव चालु आर्थिक वर्षको पुरा अवधिनै रहेको र पछिल्लो समय अझ भयावह अवस्थामा रहेको हुँदा गाउँपालिकाबाट तोकिए बमोजिमका लक्ष्य एवं उद्देश्यहरू हासिल गर्न थुप्रै कठिनाईहरू हामीले सामना गर्नुपन्थो र यो अवस्था कहिले सम्म रहन्छ भन्ने समेत निश्चित नभएकोले नागरिकहरूको स्वास्थ्य सुरक्षानै हाम्रो प्रमुख दायित्व र जिम्मेवारी हो भने कोडिड मैत्री ढंगले सेवा प्रवाह र विकास निर्माण कार्य अगाडी बढाउनु नै हाम्रो बाध्यताको रुमा रहेको छ ।

ड) लघु उद्यम विकास कार्यक्रम तर्फ:-

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पालिकामा मेडेप मोडेलको बारेमा अभिमुखिकरण गरि कार्यक्रम संचालनका लागि सहभागितात्मक ग्रामिण लेखाजोखा गरि १२८ घरधुरी सर्वेक्षण तथा सहभागी छनौट गर्ने कार्य गरिएको, छनौट भएका सहभागीहरूबाट ८ वटा लघु उद्यमी समूह निर्माण गरि तिनीहरूको क्षमता अभिवृद्धिमा सहयोग गर्ने कार्य गरिएको, ११९ जना संभाव्य लघु उद्यमीहरूको लागि उद्यमशिलता विकास तालिम लैङ्गिक समावेशीकरण तालिम संचालन गरिएको, बेमौसमी तरकारी खेती तालिम, मुडा बुनाई तालिम, अल्लो कपडा बुनाई तालिम, सिलाई कटाई तालिम र कुखुरा पालन तालिम संचालन गरि १०२ जना नयाँ लघु उद्यमी सिर्जना गरिएको, लघु उद्यमीलाई बजारीकरण र लघुवित्तमा पहुँच सम्बन्धी

क्रियाकलाप गरिएको, भईरहेको उद्यमीको स्तरोन्नतीका लागि पनुतार्जगीय तालिम र प्रविधि हस्तान्तरण गरिएको, लघु उद्यमीहरूका लागि साझा सुविधा केन्द्र (भवन) निर्माण गरिएको छ ।

श्री सभाध्यक्षमहोदय,

एवं सम्पूर्ण सभासद ज्यूहरू,

अब म आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

बजेटका उद्देश्यहरू निम्नानुसार रहेका छन्:-

- क. गाउँवासीहरूलाई कोरोना मुक्त बनाउने, कोरोना संक्रमणबाट बचाउन सम्पूर्ण शक्ति परिचालन गराउने र जुनसुकै विपद् बाट हुने जोखिम, लक्षित वर्गको उत्थानलाई विशेष जोड दिने,
- ख. गाउँपालिकाको पूर्वाधार क्षेत्रको विकासका योजना तर्जुमा गर्ने,
- ग. सामाजिक, साँस्कृतिक तथा आर्थिक क्षेत्रको समुचित विकास गर्ने,
- घ. जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्ने,
- ङ. लोकतन्त्रका लाभहरूको समानुपालिका समावेशी र न्यायोचित वितरण गर्ने,
- च. कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरूप समाजवाद उन्मुख संघिय लोकतान्त्रिक, गणतन्त्रात्मक शासन प्राणालीलाई स्थानीय तह देखि नै सुदृढीकरण गर्नु,
- छ. स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गर्नु,
- ज. स्थानीय स्तर मै रोजगारीको सृजना गर्नु र स्थानीय युवाहरूलाई स्थानीय स्तर मै उत्पादनसँग जोड्ने कार्य गर्नु,
- झ. कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने,
- ञ. सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउने,
- ट. समतामुलक न्यायोचित समाज निर्माणमा योगदान दिने ।

श्री सभाध्यक्षमहोदय,

एवं सम्पूर्ण सभासद ज्यूहरू,

१. अबम आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट तथा कार्यक्रमहरूका प्राथमिकताहरूलाई प्रस्तुत गर्न चाहन्छु ।

- ❖ कोरोना त्रासबाट मुक्त तथा सबै प्रकारका विपदहरूको व्यवस्थापन,
- ❖ पूर्वाधार क्षेत्रको विकास,
- ❖ आर्थिक विकास (कृषि तथा पशु, पर्यटन तथा उद्योग क्षेत्रको व्यवसायिकरण र विकास)
- ❖ युवा स्वरोजगार,

- ❖ सामाजिक क्षेत्र (शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रवर्द्धन) को विकास
- ❖ लक्षित वर्ग उत्थान, समानता तथा सामाजिक समावेशीकरण,
- ❖ वन तथा वातावरण व्यवस्थापन,
- ❖ सुशासन तथा संस्थागत क्षमता विकास

२. अब म आ.व. २०७८।७९ को नीति तथा कार्यक्रममा आ.व. २०७७।७८ मा अवलम्बन गरिएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिदै थप नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ सो प्रस्तुत गर्न चाहन्छु ।

३. आगामी आ.व. २०७८।७९ मा तपशिलका क्षेत्रमा लगानीलाई उच्च प्राथमिकता दिएको छु:-

- ❖ स्वास्थ्य तथा विपद व्यवस्थापन
- ❖ पूर्वाधार विकास
- ❖ युवा स्वरोजगार
- ❖ कृषि व्यवसायिकरण
- ❖ सिंचाई, भवन निर्माण, उर्जा, संचार
- ❖ सामाजिक विकास नीति तथा शिक्षा
- ❖ आर्थिक विकास
- ❖ लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण
- ❖ उद्योग, वाणिज्य तथा लघु उद्यम
- ❖ सहकारी तथा पर्यटन
- ❖ वन, वातावरण तथा विपद व्यवस्थापन, जलाधार संरक्षण, जलवायु परिवर्तन
- ❖ सुशासन तथा संस्थागत विकास
- ❖ मानव संसाधन विकास
- ❖ वित्तीय व्यवस्थापन, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, आन्तरिक र अन्तिम लेखा परिक्षण रहेका छन् ।

श्री सभाध्यक्षमहोदय,

एवं सम्पूर्ण सभासद ज्यूहरु,

अब म चालु आर्थिक वर्ष २०७७।७८ को आय व्ययको यथार्थ स्थिति प्रस्तुत गर्न चाहन्छु ।

४. आ.व २०७७/७८ को आन्तरिक राजस्व संकलनको अवस्था

मालिका गाउँपालिका चालु आ.व. २०७७/७८ मा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समानिकरण, राजश्व बाँडफाँड, सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान लगायतका शिर्षकहरूबाट प्राप्त अनुदान र गाउँपालिकाको आन्तरिक आयबाट हाल मिति २०७८/०३/०९ गते सम्म रु. ३४ करोड ५९ लाख ७६ हजार ९ सय ६९ रुपैयाँ ५७ पैसा आम्दानी भएकोमा रु. २४ करोड ३३ लाख ८ आठ ९ सय २ रुपैयाँ ४७ पैसा खर्च भई ७०.४८ प्रतिशत पगति भएको छ । आन्तरिक आय तथा लागत सहभागिता बढोत्तरी गर्न आगामी आ.व.मा विशेष पहल गर्नु पर्ने अवस्था समेत रहेको छ ।

५. आ.व २०७७/७८ मा संचालित योजना तथा कार्यक्रमको अवस्था

आर्थिक वर्ष २०७७/७८ मा कुल विनियोजित बजेट रु ४५ करोड ५९ लाख ६५ हजार ६४६ रुपैयाँ विनियोजन गरिएकोमा मिति २०७८/०२/३० गते सम्ममा चालु र पुँजिगत गरि जम्मा ६६.४९ प्रतिशत योजना तथा कार्यक्रमहरू सम्पन्न भएका छन् ।

६. चालु आर्थिक वर्षको शसर्त अनुदान तर्फ रु ९९ करोड ८५ लाख रुपैयाँ प्राप्त भएको छ । संघिय सरकारबाट समपुरक अनुदान बापट रु ९ करोड २८ लाख रुपैयाँ प्राप्त भएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता बापट रु. ६ करोड ९६ लाख ५ हजार रुपैयाँ प्राप्त भएको छ ।

७. अनुदान तथा राजस्व बाँडफाँट अतिरिक्त झोलुङ्गे पुल निर्माण तर्फ रु ६८ लाख, स्थानिय पूर्वाधार विकास साझेदार कार्यक्रम तर्फ रु ६६ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ रु ९ करोड ९६ लाख २२ हजार, पन्जीकरण कार्यक्रम तर्फ रु २७ लाख २३ हजार र गरिवसंग विस्वेश्वर कार्यक्रम तर्फ ५ लाख ४६ हजार सिधै अख्तियारी प्राप्त भएको छ । यस्ता कार्यक्रमको लागि प्राप्त भएको रकमको प्रतिवेदन सिधै नेपाल सरकारमा पठाउने गरि अख्तियारी प्राप्त भएकाले स्थानिय सरकारको बजेट प्रणालीमा समावेश गरिएको छैन ।

८. चालु आर्थिक वर्षको जेठ मसान्त सम्म चालु खर्च रु ९३ करोड २७ लाख ६२ हजार ५६९ रुपैयाँ तथा पुँजिगत खर्च रु ७ करोड २९ लाख ३९ हजार ४२ रुपैयाँ गरि जम्मा संचित कोषमा २५ करोड ९० लाख ७२ हजार ४२ रुपैयाँ बाँकी रहेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ को आय तथा व्यय विवरण तथा संसोधन अनुमान र आर्थिक वर्ष २०७७/७८ को अनुमानित आय व्ययको विवरण अनुसूचिहरूमा उल्लेख गरेकी छु ।

सभाध्यक्ष ज्यू

सभाका सदस्य ज्यूहरू,

अब म क्षेत्रगत रूपमा आगामी वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।

९. सडक तथा पूर्वाधार तर्फ

मालिका गाउँपालिका क्षेत्रमा पर्ने प्राथमिकता प्राप्त विशेष महत्त्वका गौरवका सडक आयोजनाहरूलाई बाह्र महिना संचालनमा ल्याउनका लागि औल वेली हुदै रुम सडक स्तरोन्नती, अधिभारा किटिनी पात्ले सडक स्तरोन्नती, फुलबारी महभिर हुदै चिउरीबोट हुदै चिउरीबोट छापसडक स्तरोन्नती, फुलबारी सवरबोट रातोढुङ्गा ओखरबोट सोले सडक, थापाचौर देविस्थान सिस्नेरी सडक स्तरोन्नती, अल्काचौर देखि दुखु लेक सम्म सडक स्तरोन्नती, दरवाड देखि दिच्याम सडक स्तरोन्नती, पात्ले जेम सडक सडक निर्माण, जेम पाल्ले सडक निर्माण आयोजनाहरूलाई प्राथमिकतामा राखेको छु । यी गौरवका योजनाको निर्माण, मर्मत र स्तरोन्नतीका कार्य शुरु गर्ने गरि एकमुष्ट रु १ करोड ८५ लाख विनियोजन गरेकी छु ।

९.१ मर्मत सम्भार कोषको स्थापनाका लागि "हिँउद वर्षा गाडी चल्छ सधै भरी, मर्मत सम्भार कोष राखौ अधि वर्ष सरी" कार्यक्रम अन्तर्गत कुल योजनाहरूको कुल लागतको ३ प्रतिशतले हुन आउने रकम जुटाई मर्मत सम्भार कोष खडा गर्नका लागि बजेट व्यवस्थापन गरेकी छु ।

९.२ गाउँपालिका क्षेत्रभित्रका मुख्य सडकबाट टोल, वस्ती जोड्ने सहायक सडकहरू गोज्जा लाम्पाटा घाल्ना देउराली मोटर बाटो निर्माण, सेनामान मोटर बाटो निर्माण, खापुक बस्तीसम्म मोटर बाटो निर्माण, ईग्ने लामखोरिया मोटर बाटो मर्मत, किटिनी मोटर बाटो निर्माण तथा स्तरोन्नती, बिगरबाड लर्नाक मोटर बाटो निर्माण, गरजरा मोटर बाटो निर्माण, तसरबाड मोटर बाटो निर्माणलगायतका सडक निर्माण र स्तरोन्नतीका लागि एकमुष्ट रु २६ लाख ३९ हजार बजेट विनियोजन गरेकी छु ।

९.३ गाउँपालिकाको दरवाड बजारमा व्यवस्थित हिसावले पार्किङको व्यवस्था मिलाउनका लागि जग्गाको सम्भाव्यता अध्ययन गरि गाउँपालिकाको केन्द्र दरवाड बजारमा एक व्यवस्थित बसपार्क निर्माण गर्न र मालिका गाउँपालिका वडा नं. ६ दुखु खोलामा प्रवेशद्वारनिर्माण गर्नका लागि एक मुष्ट रु १० लाख बजेट विनियोजन गरि गत वर्षको कार्यक्रमलाई प्राथमिकतामा राखेकी छु ।

९.४ मालिका गाउँपालिकामा संचालन हुने संघिय सरकार, प्रदेश सरकार र अन्य संघ संस्थाहरूको साझेदारमा संचालन हुने योजनाहरूमा गाउँपालिकाले व्यहोन पर्ने समपूरक कोषका लागि रु २ करोड ५० लाख बजेट विनियोजन गरेकी छु ।

९.५ सिचाई:

मालिका गाउँपालिका क्षेत्र भित्रको कृषि उत्पादनका लागि अति आवश्यक अधिभारा सिचाई, सरखालबोट सिचाइ, मर्नेबोट सिचाइ, हाडेओखर सिंचाई, ढाँडखर्क सिंचाई निर्माणकालागि एकमुष्ट रु ८ लाख ७१ हजार बजेट विनियोजन गरेकी छु । थप क्षेत्रमा सिचाइ सुविधा विस्तार र लिफ्ट सिचाइ लगायत अन्य ठुला सिचाइ परियोजना निर्माणको लागि संघिय सरकार र प्रादेशिक सरकारमा आवश्यक पहाल गरिनेछ ।

९.६ भवन निर्माण:

मालिका गाउँपालिका भित्रका भवन नभएका स्वास्थ्य संस्था, दलित भवन, विद्यालय भवन र आमा समूहहरूको भवन निर्माण र मर्मत कार्यलाई महत्त्व दिदै नासके भवन व्यवस्थापन, चर्च घर शौचालय निर्माण, घाडलेपानी बालशिक्षा भवन निर्माण, महभिर दलित भवन मर्मत,छाप शिव मन्दिर शौचालयन

निर्माण, जनकल्याण आमा समूह शौचालय निर्माण, घरथोक सामुदायिक भवन मर्मत व्यवस्थापन, फुलपाती आमा समूह भवन मर्मत, खारा बालशिक्षा भवन मर्मत, समीक्षा आमा समूह भवन मर्मत, जनकल्याण आमा समूह भवन व्यवस्थापन, दलित संजाल भवन व्यवस्थापन, निस्कोट मावि व्यवस्थापन, ध्रुवज्योती आ.वि. व्यवस्थापन, जनजागृति आ.वि. व्यवस्थापन, देउराली आ.वि. व्यवस्थापन, रुम स्वास्थ्यचौकी व्यवस्थापन, विद्याज्योती आ.वि. मर्मत, खबाड आ.वि. छाना मर्मत, सिद्धार्थ मावि व्यवस्थापन, सरस्वती आ.वि. व्यवस्थापन, सरस्वती आवि र लक्ष्मी आ.वि. व्यवस्थापन, देविस्थान स्वास्थ्यचौकी व्यवस्थापन, दलित संजाल भवन व्यवस्थापन, ओखरबोट स्वास्थ्य ईकाई व्यवस्थापनका लागि एकमुष्ट रु २३ लाख ९० हजार बजेट विनियोजन गरेकी छु ।

१०. उर्जा

मालिका गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा कार्यक्रमलाई साकार पार्न राष्ट्रिय ग्रमिण तथानविकरणीय उर्जा कार्यक्रम मार्फत नविकरणीय प्रविधि जडान (वायोगयँस/विद्युत्तीय चुलो/सुधारिएको चुलो/सौर्य उर्जा) का लागि आवश्यक बजेट व्यवस्थापन गरेकी छु ।

११. संचार

स्थानीय संचार माध्यम र पत्रपत्रिका साथै सूचना प्रवर्द्धन गर्न साथै गाउँपालिकाको उपलब्धिहरूलाई संस्थागत गरी अभिलेखिकरण गर्दै प्रचार-प्रसार गर्न पत्रकारहरूसँग साक्षात्कार कार्यक्रम संचालनका लागि आवश्यक बजेट विनियोजन गरेकी छु ।

१२. सामाजिक विकास

"हाम्रो साक्षर गाउँ, हाम्रो भविष्य निर्माण" भन्ने नारालाई पछ्याउँदै मालिका गाउँपालिकाको शैक्षिक क्षेत्रको समग्र विकासका लागि विद्यार्थीलाई सहज ढंगले कक्षामा उपस्थित भै पठनपाठनमा सहयोग गरि शैक्षिक क्षेत्रलाई व्यवस्थितगर्नविद्यालय क्षेत्र विकास कार्यक्रम, सार्वजनिक विद्यालय विद्यार्थीहरूको लागि निशुल्क पाठ्यपुस्तक वितरण,शैक्षिक पहुँच सुनिश्चितता, अनौपचारिक तथा बैकल्पिक शिक्षा, विद्यालयमा शैक्षिक गुणस्तर सुदृढिकरण एवं कार्यसम्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, सामुदायिक विद्यालयका छात्राहरूलाई निशुल्क स्यानटरी प्याड वितरण, सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति, सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था, गुड नेवर्स ईन्टरनेशनल र गाउँपालिकाको सहकार्यमा उक्त बालबालिकाहरूको पठनपाठनको लागि सहयोग र शैक्षिक सामग्रीहरू उपलब्धतारमाध्यमीक विद्यालयमा इन्टरनेट जडान सहित स्मार्ट स्कुल एप्ससंचालन गरि उत्कृष्ट शिक्षक र दलित जेहन्दार विद्यार्थीलाई पुरस्कार,अपाङ्ग तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण,प्राविधिक शिक्षा प्रचार प्रसार, प्राविधिक शिक्षा अध्ययन गर्ने दलित तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृद्धि,नमुना बालकेन्द्र स्थापना,पुस्तकालय व्यवस्थापन,विज्ञान प्रयोगशाला स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरेकी छु ।

१२.१ मालिका गाउँपालिकाका ७वटै वडामा सामाजिक विकास,शिक्षा,स्वास्थ्य,सरसफाई,सांस्कृतिक प्रवर्द्धन,स्कूल घेराबन्दी,मन्दिर घेरवार,ग्राउण्ड निर्माण र घेरवार, विद्यालयमा चर्पी निर्माण,कोट व्यवस्थापन,पर्यटन र संस्कृत प्रवर्द्धनकालागि आवश्यक बजेट विनियोजन गरेकी छु ।

१३. शिक्षा

गाउँपालिकाको गौरबको रूपमा रहेको म्याग्दी जिल्लाकै पुरानो प्राविधिक शिक्षालय श्री किसानी मा.बि.मा अध्यापन गराइने प्राविधिक विषयहरु तथा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुलाई उपलब्ध हुने सुविधाको सम्बन्धमा जिल्ला भित्रका पालिकाहरुसंग समन्वय गरि प्राविधिक शिक्षामा अध्ययन गर्न आउने विद्यार्थी संख्यामा बृद्धिका लागि भर्ना अभियान संचानल गर्न अध्ययन गर्न आउने विपन्न र जेहन्दार छात्र छात्राहरुलाई छात्रबृद्धिका लागि रु १० लाख बजेट विनियोजन गरेकी छु ।

१३.१ मालिका गाउँपालिका क्षेत्रका विद्यालयहरुमा शैक्षिक गुणस्तरीय शिक्षामा सुदृढीकरण कायम गर्न शिक्षकहरुलाई प्रोत्साहित गर्न,शिक्षक अनुदानका लागि रु १ करोड ९ लाख ७० हजारलाख बजेट विनियोजन गरेकी छु ।

१४. स्वास्थ्य

कोरोना१९ भाइरसले स्वरूप परिवर्तन गरिएको र नयाँ जोखिम उत्पन्न भएको परिस्थितिमा विपद् प्रतिकार्यको लागि एकिकृत योजना निर्माण गरि कोभिड प्रतिकार्यमा संलग्न स्वास्थ्यकर्मी लगायत अग्रपंक्तिमा रही कार्य गर्ने राष्ट्रसेवकहरुको मनोबल अभिवृद्धि गर्न, स्वास्थ्य उपकरण खरिद गर्न, दरवाड प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन गर्ने कार्यको लागि रु ५० लाख विनियोजन गरेकी छु ।

“सुरक्षित गर्भ पतनको सेवा र प्रजनन् स्वास्थ्यको अधिकारको सम्मान हाम्रो अभियान” का साथ स्वास्थ्य तथा सरसफाई कार्यक्रमलाई प्रभावकारी बनाई आमा, बच्चा, किशोरी लगायत सम्पूर्णको स्वास्थ्य तथा सरसफाईको माध्यमबाट मातृ तथा बालमृत्युदरलाई कम गर्नका लागि गर्भवति महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन,आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, न्यानो झोला, निशुल्क गर्भपतन सेवा, परिवार नियोजन किशोर किशोरी तथा प्रजनन् स्वास्थ्य कार्यक्रम,स्वास्थ्य संस्थामा प्रसुति गराउने महिलालाईसुत्केरी प्रोत्साहन भत्ता दिन,सुनौला हजार दिनका आमाहरुलाई पोषण कार्यक्रम, पूर्णसरसफाई अभियान संचालन,सुत्केरी भेटघाट कार्यक्रमतथा विभिन्न सरुवा रोग, नसर्ने रोग,जुनोटिक, मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम तथा दिवसहरु, आत्महत्या रोकथाम दिवस, मानसिक स्वास्थ्य दिवस, अल्जाईमर दिवस, रेविज दिवस, विश्व औलो दिवस आदी मनाउने कार्यक्रम, विद्यालयमा स्वास्थ्य शिक्षा/आमा समुह तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुका सामाजिक व्यवहार परिवर्तन कार्यक्रम, आधारभूत स्वास्थ्य अस्पतालको न्यूनतम सेवा मापदण्ड कार्यक्रम संचालन तथा सुदृढीकरण र आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धि अभिमुखिकरण तथा विद्यालय स्क्रिनिङ कार्यक्रमहरु संचालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेकी छु ।

१५. खानेपानी तथा सरसफाई

असुरक्षित पानी र फोहोरका कारणहरुले लाग्ने ८० प्रतिशत भन्दा बढी रोगहरुबाट सुरक्षित रहनका लागि गुणस्तरीय पानी उपलब्ध र पानीको गुणस्तरको सुनिश्चिताका साथ जनसंख्या बृद्धिसगै हुने फोहोरको व्यवस्थापन गरी मिटर जडान सहित १ घर १ धारा निर्माण गर्न शिलदुंगा खोला खानेपानी व्यवस्थापन, सिरेदी नामदी खोप्टि खानेपानी व्यवस्थापन, दलेना बरासड खानेपानी व्यवस्थापन, उपल्लो जौवाड खानेपानी व्यवस्थापन, केरा खानेपानी व्यवस्थापन, बेड खानेपानी व्यवस्थापन, अधिभारा खानेपानी व्यवस्थापन, फापर खोरिया खानेपानी मर्मत, छाप खोला खानेपानी मर्मत, लुरवाड खानेपानी निर्माण, बेलफी खानेपानी मर्मत, अल्काचौर खानेपानी मर्मत, लामेला गाजोबाड कुना खानेपानी निर्माण, गोगनपानी खानेपानी मर्मतका लागि रु. ४७ लाख ९९ हजार बजेट विनियोजन गरेकी छु ।

१६. युवा, खेलकुद तथा संस्कृती

१६.१ “मालिकामा नै कमाउँ, मालिकामा नै रमाउँ” भन्ने नाराका साथ मालिकामा रहेका प्रत्येक युवाहरुलाई प्रत्येक वडामा आवश्यकता अनुसार युवा टोल विकास समिति गठन गरि युवाहरुको आय आर्जन, क्षमता विकास, गर्न उत्पादनसँग जोडीने छ र कोभिड १९ को कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई युवा टोलविकास समितिमा आवद्ध गराई स्थानीय क्षेत्रमा नै रोजगारीको सृजना गराउन विशेष कार्यक्रम लागु गर्नका लागि आवश्यक बजेट विनियोजन गरेकी छु ।

१६.२ युवा वर्गहरुलाई लक्षित गरि राष्ट्रिय युवा परिषद् कार्यक्रम अन्तर्गत युवा उद्यमशिलता प्रवर्द्धन, युवा गठन तथा नमुना युवा संसद अभ्यास, अन्तराष्ट्रिय युवा दिवस समारोह, युवा प्रतिभा प्रवर्द्धन सम्मान कार्यक्रमहरु संचालनका लागि रु. १० लाख बजेटको व्यवस्था गरेकी छु ।

१६.३ “खेलकुद विकासमा समयदान, प्रत्येक वडामा खेलमैदान”कार्यक्रम अन्तर्गत स्थानीय समुदायको सहभागितामा मालिका गाउँपालिका वडा नं ६ को छ्यार छ्यारेमा प्रदेश स्तरीय खेलमैदान निर्माण, शिव आ.वि. खेलमैदान मर्मत, ज्ञानविकास आ.वि. खेलमैदान निर्माण, भनारी खेल मैदान मर्मत तथा विस्तार, छाहरी युवा क्लब खेलमैदान निर्माण, दुखुबेसी खेलमैदान निर्माण, डाडाँगाउँ खेलमैदान निर्माण गरी भलिबल प्रतियोगिता, फुटबल प्रतियोगिता, निबन्ध प्रतियोगिता, हाजिर जवाफ प्रतियोगिता, कविता प्रतियोगिता, नृत्य प्रतियोगिता जस्ता प्रतियोगितात्मक खेल संचालन गरी खेलाडी वा प्रतियोगीहरुले प्रोत्साहन गर्न र खेलकुद प्रवर्द्धन तथा खेलकुद संरचना निर्माण समेतका कार्य गरी राष्ट्रिय खेलाडी समेत उत्पादन हुने अपेक्षाका साथ रु. २२ लाख ५० हजार बजेट विनियोजन गरेकी छु ।

१६.४ भाषा तथा सँस्कृतिको संरक्षण कार्यलाई ध्यानमा राखि मगर भाषा प्रशिक्षणका लागि आवश्यक बजेट विनियोजन गरेकी छु ।

१७. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण

मालिका गाउँपालिकामा समुन्नत समाजको निर्माण तथा समाजमा देखिने सबै खाले हिंसाका घटनाहरूलाई न्युनीकरण गर्न महिलाहरू विरुद्धहुने सबै खालका हिंसा,दुर्व्यवहार,भेदभाव, महिला सशक्तिकरण र शोषणकोअन्त्य गर्नुका साथै दलित,जनजातिहरूको अवस्था अध्ययन गरि उनीहरूका क्षमता विकासका लागि शसक्तीकरण,सामाजिक समावेशीकरण तालिम, सिप विकास तथा आयआर्जनमुलक कार्यक्रम सञ्चालन गर्न ७ वटै वडामा घरेलु हिंसा,मदिरा जन्य पर्दाथको निर्मूलीकरण,बहुविवाह, बालविवाह, अनमेल विवाह घरायसी रूपमा हुने सबै प्रकारका लैङ्गिक हिंसा, लैङ्गिक विभेद र सबै प्रकारका कुरीति एवम् कुसंस्कारको अन्त्य गर्न गाउँपालिका भित्र संचालित वा कार्यरत संघ संस्थाहरूसँग सहकार्य र समन्वय गर्दै सचेतना मूलक कार्यक्रमहरू संचालन गरि सामाजिक रूपान्तरणगर्नका लागि आवश्यक बजेट विनियोजन गरेकी छु ।

१७.१ मालिका गाउँपालिकाका ७वडाका दलित तथा विपन्न समुदायको आयस्तरमा वृद्धि गरि उनीहरूको जिवनमा सुधार ल्याउने उद्देश्यले छुवाछुत र भेदभावलाई न्यूनीकरण गरी आयआर्जन र सचेतनामुलक कार्यक्रम संचालन गर्न सम्बन्धीत सरोकारवालासंग सहकार्य गरि बजेट व्यवस्थापन गरिनेछ ।

१७.२ सबै विद्यालयहरू र वडाहरूमा बालक्लब गठन, गाउँपालिका स्तरीय बाल संजाल, किशोरकिशोरीहरूको समूह गठन गरी बालबालिका र किशोरकिशोरीको शैक्षिक, बौद्धिक र नेतृत्व विकासका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्नुका साथै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू र गाउँपालिका अन्तर्गतका जेष्ठ नागरिकहरूलाई वितरण गर्दै आएको परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिदै त्यस्ता व्यक्तिहरूको सामाजिक संरक्षणका साथ अपाङ्गता भएका व्यक्तिहरूको आय आर्जन, क्षमता विकास लगायतका कार्यक्रमहरू संचालन गर्नुका साथै जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेकी छु ।

१७.३ प्रहरी मेरो साथी भन्ने नारालाई घनीभुत गराउन बस्ति स्तरमा प्रहरीसँगको सहकार्यमा समाजमा बिद्यमान अन्धविश्वास,छुवाछुत,बोक्सी प्रथा,महिला हिंसा,घरेलु हिंसालगायतका विभिन्न सामाजिककुरीति विरुद्ध जागरण अभियान संचालन गरी समावेशी र समतामुलक समाजको विकासका लागि प्रहरीसँग सामुयिक कार्यक्रम संचालन गर्न आवश्यक बजेट व्यवस्थापन गरेकी छु ।

१८. कृषि तथा पशुपंक्षी

एक गाउँ एक उत्पादन मार्फत आर्थिक उपार्जन तथा रोजगारी सृजनाका लागि आवश्यक सहयोग तथा समन्वय गर्न प्राविधिक सिप विकास तालिम उपलब्ध गराई एक गाउँ एक उत्पादन कार्यक्रमबाट प्रत्येक घरमा कम्तीमा एक घर एक रोजगार श्रृजना गर्न र वैदेशिक रोजगारबाट स्वदेश फिर्ता भएका युवाहरूलाई उद्यमी/व्यवसायी बनाउन विशेष कार्यक्रम संचालनका लागि जोड दिइनेछ ।

१८.१ कृषि औजार खरिद, मिनि टेलर खरिद, भर्याड, च्यापकटर खरिद, उन्नत जातको बोका खरिद, थ्रेसर मेशिन खरिद, कुखुरा चल्ला वितरण, कृषि सम्बन्धि तालिम, टिमुर तथा किवी बिरुवा खरिद, कृषि टनेल तथा विउ विजन खरिद, कृषि किटनाशक तथा भेटेरेनरी औषधी खरिद, सुन्तला, कागति बिरुवा खरिद, तरकारी बिउविजन खरिद, कृषि सम्बन्धि अवलोकन भ्रमण, किसान सुचीकरण कार्यक्रम, कृषि, पशुपंक्षी तथा मत्स्य तथ्याङ्क अद्यावधिक कार्यक्रम, कृषि तथा पशु सेवा व्यवस्थापनका लागि एकमुष्ट रु. ४८ लाख ३२ हजार बजेट विनियोजन गरेकी छु । यहि रहेका युवा जनशक्ति जो कृषिमा व्यवसाय गर्न खोज्दछन् उनीहरूलाई प्राथमिकतामा राखेर यि कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

१८.२ कृषकहरूलाई कृषि व्यवसायमा प्रोत्साहित गदै उत्पादन गरेका उत्पादक तत्वहरूको विक्रि वितरण गरी आय आर्जनमा वृद्धि ल्याउनुका साथै निर्वाहमूखि परम्परागत खेती प्रणालीमा परिवर्तन र आधुनिकीकरण ल्याइ आत्मनिर्भर बन्न प्रोत्साहन गर्नका लागि कृषि विउविजन र कृषि उपकरणमा कृषि अनुदान दिनका लागि आवश्यक बजेट विनियोजन गरेकी छु ।

१९. पर्यटन

गाउँपालिका क्षेत्र भित्र रहेको मालिका मन्दिरको पूर्वाधारहरूको निर्माण,पदमार्ग निर्माण,पदमार्गको दाँया बाँया देवि देवताको मूर्ति र घण्टहरू राखि पर्यटकहरूको आकर्षण बढाउने कार्यलाई प्रोत्साहित गरि पर्यटन व्यवसायलाई विस्तार गर्नका लागि संघिय सरकार र प्रदेश सरकारसंग समन्वय गरिनेछ ।

१९.१ बाह्य र आन्तरिक पर्यटनहरूको मनोरञ्जन र पर्यटकीय क्षेत्रको विकास र प्रवर्धनका लागि मालिका गा.पा.५ देविस्थानमा अवस्थित हक्लान डाँडाको सम्भाव्यता अध्ययन र लागत स्टीमेट तयार गरि शान्तिको प्रतिकको रूपमा मानिदै आएको गौतम बुद्ध स्तुपा निर्माण चौकी मन्दिर मर्मत, दुरुलेकमा लालगुराँस पार्क निर्माण, विभिन्न मन्दिर, बराह ताल संरक्षण तथा संरचना निर्माण मालिका सोले पर्यटन पार्क निर्माणका लागि रु. ३५ लाख बजेट विनियोजन गरेकी छु ।

२०. उद्योग, वाणिज्य तथा लघुउद्यम प्रवर्धन

“उद्यम गरौं उद्यमशिलता संस्कारको विकास गरौं” नारालाई पछ्याउदै घरेलु तथा साना उद्योग प्रवर्द्धनका लागि स्थानीय स्तरमा उपलब्ध श्रोत तथा साधनको प्रयोगमा जोड दिदैगरीवी निवारणको

लागि लघु उद्यम विकास कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । ९० जनानयाँ लघु उद्यमी सृजना, ५० जना भईरहेको उद्यमीहरूको स्तरोन्नती र २ वटा लघु उद्यमी समुहहरूलाई प्रविधि हस्तान्तरण कार्यक्रम साथै उद्यमीहरूद्वारा उत्पादित वस्तु तथा सामग्रीहरूको बजारीकरणका लागि रु. ३८ लाख बजेटको विनियोजन गरेकी छु ।

२१. विपद व्यवस्थापन

२१.१ चालु आ.व.मामालिका गाउँपालिकाका विभिन्न स्थानहरूमा बाढी पहिरो, नदि कटानले क्षतिपुरयाएको र मालिका गाउँपालिकाभौगोलिकतामा अति जोखिममा रहेको क्षेत्र भएकाले यहाँका विभिन्न क्षेत्रहरूमा के कति बेला माहामारी वा विपत आउने हो त्यसको आकलन गर्न नसकीने अवस्था हुँदा पहिलानै विपद व्यवस्थापनका लागि पूर्व तयारी कार्य, राहत सामग्रीको व्यवस्थापन, विपद कोष स्थापना, प्राथमिक उपचार टोली, खोज तथा उद्धार कार्य समुह आदिको निर्माण पूर्व सूचना प्रणालीको विकास र भू-क्षय नियन्त्रणको लागि तटबन्धनका लागि दरवाड बजार संरक्षण, फुलबारी वस्ति संरक्षण, अधिभारा वस्ति संरक्षण, खोप्टी वस्ती संरक्षण, दुखु बेसी वस्ती संरक्षण, तोलवाड वस्ती संरक्षण, नरले तटबन्धन, घोर्सी-साङ्गेबोट वस्ती संरक्षण, हाप्लेक-ओखलढुंगा वस्ती संरक्षण, बेली वस्ती संरक्षण, रेह वस्ती संरक्षण, सिद्धार्ग मा.वि. संरक्षण, फुलबारी तटबन्धन, आर्यघाट निर्माण, म्याग्दी खोला डाईभर्ट, बिमबाड खोल्सा तटबन्धन र सुन्दर वस्ती निर्माणको लागि हलटाउके ढल निकास, ईलपु खानेपानी तथा ढल निकास, बेली मोटरबाटो ढल निकास निर्माण, डाडाँगाउ ढल निकास, जनज्योति ईग्रे ढल निकास, गलकोट-सिस्नेरी ढल निकासजस्ता कार्यक्रमका लागि रु ३ करोड १२ लाख ३३ हजार बजेट विनियोजन गरेकी छु ।

२२. श्रम तथा रोजगार सिर्जना

स्थानीय स्तरमा संचालन हुने सडक, पदमार्ग, सिंचाई, भवन, खानेपानी मर्मत लगायतका योजनाहरूमा रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिहरूलाई काममा आवद्ध गराई रोजगार सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रूपान्तरण परियोजनासँग साझेदारी गर्न आवश्यक बजेट विनियोजन गरेकी छु ।

२३. शुसासन, संस्थागत तथा मावन संसाधन विकास

२३.१ गाउँपालिकाको प्रशासनीक तथा संगठनीक संरचना र संस्थागत प्रणाली चुस्त र दुरुस्त विश्वसनिय, क्षमता युक्त प्रभावकारी बनाउदै न्यायीक समितिको कार्यलाई थप प्रभावकारी बनाउनका लागि आवश्यक बजेट विनियोजन गरेकी छु ।

२३.२ निस्कोट मा.वि. व्यवस्थापन, ध्रुवज्योति मा.वि. व्यवस्थापन, जनजागृति मा.वि. व्यवस्थापन, देउराली मा.वि. व्यवस्थापन, रुम स्वास्थ्यचौकी व्यवस्थापन, दुरदर्शनमनज्योति युवाक्लव व्यवस्थापन, सिद्धार्थमा.वि. व्यवस्थापन, ओखरबोट स्वास्थ्य इकाई व्यवस्थापन, पुरुषोत्तम मा.वि. व्यवस्थापन, देविस्थान स्वास्थ्यचौकी व्यवस्थापन, डाडाँकटेरी आमासमुह व्यवस्थापन, हताल आमासमुह व्यवस्थापन, शिद्धप्रगतिशिल आमासमुह व्यवस्थापन, वडाकार्यालयहरुको व्यवस्थापन, खोपक्लिनिक, फर्नचर खरिद र वडाकार्यालय मर्मत तथा खरिदका लागि रु. ४५ लाख २ हजारबजेट विनियोजन गरेकी छु।

२३.३ मालिका गाउँपालिका गाउँकार्यपालिकामा कार्यरत कर्मचारीको मूल्याङ्कनका लागि सेवाग्राही सन्तुष्टी फारमको माध्यमबाट प्राप्त सुझावका आधारमा कार्यसम्पादन मुल्यांकन गरी काम प्रति इमान्दार कर्मचारीलाई प्रोत्साहित गर्न आवश्यक कार्यविधि बनाइ प्रोसाहन भत्ता उपलब्ध गराउन सेवा प्रवाह प्रणालिमा आवश्यक सुधार ल्याई मितव्ययी र प्रभावकारी सेवा प्रदान गरिनेछ।

अब म बजेटमा उल्लेखित क्षेत्रगत नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न आवश्यक पर्ने बजेटविनियोजन र अनुमान प्रस्तुत गर्न चाहन्छु।

२४. आगामीआर्थिकवर्षकानीतितथाकार्यक्रम कार्यान्वयन गर्न जम्मा ५० करोड ४३ लाख ४९ हजार खर्च हुने अनुमान गरिएको छ। सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान प्राप्त भइ सञ्चालन हुने योजनामा तोकिए अनुसार बजेट निर्धारण भइ आएको शिर्षकमा खर्च गर्ने व्यवस्था मिलाएकी छु। कुल विनियोजन मध्ये चालु तर्फ ७ करोड ८१ लाख र पुँजीगत तर्फ १३ करोड ४ लाख रहेको छ। सशर्त अनुदान तर्फ प्राप्त हुने रकम रु १९ करोड २७लाखतोकिए आए बमोजिमका शिर्षकहरुमा नै खर्च गरिनेछ। त्यस्तै गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समपुरक तथा विशेष अनुदानमा आधारित योजना तथा कार्यक्रमहरु तोकिएबमोजिमका स्थानहरुमा संचालन र कार्यान्वयन गरिने व्यवस्था मिलाएकी छु।

२५. आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. ९ करोड २ लाख, प्रदेश सरकार समानीकरण अनुदान रु. ९९ लाख ८५ हजार, संघीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड रु. ७ करोड १३ लाख ८३ हजार, संघीय सशर्त अनुदान रु. १८ करोड ७७ लाख, प्रदेश सशर्त अनुदान रु. ५० लाख, सवारी कर बापत प्राप्त हुने रु. ३९ लाख १३ हजार, आन्तरिक राजस्वबाट प्राप्त हुने रु. १ करोड, नेपाल सरकारबाट प्राप्त समपुरक अनुदान रु. २ करोड ९७ लाख, नेपाल सरकारबाट प्राप्त विषेश अनुदान रु. १ करोड १६ लाख, प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान रु. ५०

लाख, सामाजिक सुरक्षा भत्ता बापत रु. ६ करोड ४८ लाख ६८ हजार र गत वर्षको अनुमानित मौज्दात रु. १ करोड ५० लाख उपयोग गरिनेछ ।

आदरणीय सभाध्यक्ष ज्यू तथा सदस्यज्यूहरु,

मालिका गाउँपालिकाले लिएको यस आर्थिक वर्षको बजेटले यस गाउँपालिकालाई समृद्ध बनाइ जनतालाई सुखी बनाउन सकिन्छ । हामीले यी अवसर उजागर गर्दै नमुना गाउँपालिका बनाउन जनताले हामीलाई निर्वाचित गरी पठाउनुभएकोछ । यस गाउँपालिकालाई समृद्ध बनाउने अभियान भनेको हामीले बनाएको नीति, कार्यक्रम तथा बजेटनै हाभनेयसलाई सघाउने योजना निर्माण गर्नु हो । तसर्थ गम्भिर छलफल मार्फत सहि योजना तर्जुमा छलफल सल्लाह सुझाव प्राप्त हुने नै छ भन्ने पूर्ण विश्वास लिएकोछु ।

अन्तमा म यस मालिका गाउँपालिकाको सम्मानित सभालाई जनप्रतिनिधिको हैसियतले सम्बोधन गर्ने मौका पाएको अवसरमा सम्पूर्ण गाउँवासी, आमा,बुवा,दाजु,भाइ तथा दिदि बहिनीहरु, राजनैतिक दलका आदरणीय नेता ज्यूहरु, विभिन्न संघ संस्थाहरु,सञ्चारकर्मी मित्रहरु, कर्मचारीहरु तथा सुरक्षाकर्मी मित्रहरु लगायत सम्पूर्णमा कृतज्ञता ज्ञापन गर्दै नीति कार्यक्रम तथा बजेटका कुराहरु यहाँहरुको विचमा राख्दछु ।

सबैलाई धन्यवाद,

जय मालिका गाउँपालिका